



# श्री इन्भेष्टमेन्ट एण्ड फाइनेन्स कं. लि.

डिल्लीबजार, गुरुजुको चौर, पो.ब.नं:- १०७१७, काठमाडौं ।

फोन: ४४२२०३८, ४४२६१४६, ४४१५३४४, फ्याक्स: ९७७-१-४४२१७७९

E-mail: info@shreefinance.com.np, Website: www.shreefinance.com.np

## वि.स. २०८० कार्तिक १ गतेदेखि लागू हुने व्याजदर

### निक्षेप तर्फ

#### क) मुद्दती निक्षेप

#### बार्षिक ब्याजदर

| अवधि                                 | व्यक्तिगत | संस्थागत |
|--------------------------------------|-----------|----------|
| ३ देखि ६ महिना                       | १०.०० %   | ८.०० %*  |
| ९ महिना                              | १०.१५ %   | ८.१५ %   |
| १ वर्ष देखि २ वर्ष भन्दा कम अवधिसम्म | १०.२५ %   | ८.२५ %   |
| २ वर्ष भन्दा बढी अवधिसम्म            | १०.५० %   | ८.५० %   |

\*६ महिना अवधि

#### ख) बचत निक्षेप

७.००% - ८.५०%

#### ग) क्रमिक बचत खाता

| अवधि                    | ब्याजदर |
|-------------------------|---------|
| २४ महिना वा सोभन्दा बढी | १०.२५%  |

### कर्जा तर्फ

| क) कर्जा शिर्षकहरू          | ब्याजदर                            |
|-----------------------------|------------------------------------|
| १. रियल स्टेट कर्जा         | आधारदर + ५.९९% सम्म<br>प्रिमियम थप |
| २. आवास कर्जा               |                                    |
| ३. शैक्षिक कर्जा            |                                    |
| ४. शेयर धितो कर्जा          |                                    |
| ५. व्यवसायिक कर्जा          |                                    |
| ६. व्यक्तिगत कर्जा          |                                    |
| ७. ओभरड्राफ्ट कर्जा         |                                    |
| ८. हायर पर्चेज कर्जा        |                                    |
| ९. विपन्न वर्ग कर्जा :      |                                    |
| क) व्यक्तिगत                | आधारदर + ५.९९% सम्म प्रिमियम थप    |
| ख) थोक                      | आधारदर + २% सम्म प्रिमियम थप       |
| १०. सहूलियतपूर्ण कर्जा      | नेपाल राष्ट्र बैंकको निर्देशानुसार |
| ११. मुद्दती रसिद धितो कर्जा | ब्याजदर + ३.००% सम्म               |

#### ख) स्थिर ब्याजदर

| विवरण                 | समयावधि            | ब्याजदर |
|-----------------------|--------------------|---------|
| व्यक्तिगत आवधिक कर्जा | ५ देखि १५ वर्षसम्म | १६.००%  |

#### आधारदर

१२.९४ % (वि.स. २०८० आषाढ मसान्त)

(नोट: वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त भएको निक्षेपमा माथि उल्लेखित ब्याजदरमा १% थप गरी प्रदान गरिनेछ ।)

ब्याजदर निर्धारण गर्दा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एउटै प्रकृतिका कर्जाको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा फरक नपर्ने गरि व्यवस्था गरिनेछ ।